

यस वित्तीय संस्थाबाट मिति २०८२ कार्तिक १ गतेदेखि २०८२ पुष मसान्तसम्म प्रवाह हुने कर्जा तथा सापटहरूमा नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई मिति २०८२/०३/२६ गते जारी निर्देशन बमोजिम गणना गरी परिवर्तनीय व्याजदर र स्थिर व्याजदर देहाय बमोजिम लागु हुनेगरी सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

क. कर्जा शिर्षक अनुसार व्याजदर

क्र.सं.	कर्जा शिर्षक	परिवर्तनीय व्याजदर (आधारदर+प्रिमियम)			स्थिर व्याजदर
		आधारदर	प्रिमियम	व्याजदर	
१	विना धितो कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
१.१	मुख्य कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
१.२	कृषि कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
१.३	आकस्मिक कर्जा (दैवी प्रकोप)	१२.०५%	०.९५%	१३%	१३%
१.४	पेवा आर्जन कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
१.५	परियोजना कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
१.६	अनुशासन कर्जा	१२.०५%	१.९५%	१४%	१४%
१.७	उर्जा कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
२	धितोमा आधारित कर्जा				
२.१	लघु उद्यम कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
२.२	व्यक्तिगत कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
२.३	घर, घडेरी कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
२.४	वैदेशिक कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
२.५	शैक्षिक कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%
२.६	उर्जा कर्जा	१२.०५%	२.६७%	१४.७२%	१४.७२%

नोट:-

१	२०८२ असार देखि २०८२ भाद्रसम्म (पछिल्लो ३ महिना) को औषत आधार दर १२.०५% रहेको छ ।
२	परिवर्तनीय व्याजदर (Adjustable Interest Rate) मा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्र (Offer Letter) मा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिकर परिवर्तन गरिने छैन ।
३	स्थिर व्याजदर (Fixed Interest Rate) मा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्र (Offer Letter) मा उल्लेख गरिएको व्याजदर कर्जा अवधिभर परिवर्तन हुने छैन ।
४	अन्य व्यवस्था तथा शर्तहरू नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरूलाई जारी गरिएको निर्देशन बमोजिम हुनेछ ।